

Greg Bump

[अर्थ र प्रशासनका उपकुलपति \(VCFA\)](#) छनोट गर्नका लागि संकाय, कर्मचारी र विद्यार्थी प्रतिनिधि सम्मिलित १७ सदस्यीयको खोज तथा जाँच समिति गठन गरिएको छ ।

"अर्थ र प्रशासनका उपकुलपतिले आवश्यक कार्यक्रमहरू र सेवाहरूको श्रेणीको निरीक्षण गर्नुहुन्छ र यो कार्यपद भर्नाको लागि सही व्यक्ति खोज्नु दैनिक कार्यहरू साथै *UW-Madison* को दीर्घकालीन सफलताको लागि महत्त्वपूर्ण छ," कुलपति Rebecca Blank भन्नुहुन्छ ।

Kris Olds, भूगोल विभागका प्राध्यापक यस समितिको अध्यक्ष हुनुहुन्छ ।

"म क्याम्पसलाई अगाडि बढाउन सबैभन्दा योग्य व्यक्तिहरू पहिचान गर्न व्यापक खोजी प्रक्रियाको लागि तत्पर छु," Olds भन्दछन् ।

अघिल्लो *VCFA UW-Madison* मे २०२१ मा छोडेर बाल्टिमोरको *Johns Hopkins University* मा यस्तै कार्यपदमा गएका थिए । परिसर योजना र व्यवस्थापनका अन्तरिम संयुक्त उपकुलपति भइसकेका Rob Cramer ले अन्तरिम *VCFA* को रूपमा सेवा गरिरहेका छन् ।

*VCFA* विश्वविद्यालयमा सञ्चालनको प्रमुख अधिकारी हो । जिम्मेवारीहरूमा विश्वविद्यालयको \$ ३.४ बिलियनको वार्षिक बजेट र अर्थ, मानव संसाधन, परिसर योजना र व्यवस्थापन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रणहरू, सहायक सञ्चालनहरू (विद्यार्थी आवास र भोजन सहित), क्याम्पस पुलिस र सुरक्षा सञ्चालनहरू, हाम्रो *Division 1* खेलकुद संगठनको आर्थिक निरीक्षण र अन्य साना युनिटहरू समावेश छन् ।

*VCFA* ले कुलपतिसँग मिलेर विश्वविद्यालयलाई प्रभावकारी रूपमा शिक्षा, अनुसन्धान, र आउटरिचका मुख्य उद्देश्यहरूलाई समर्थन गर्ने परिचालन नीतिहरू, बजेट रणनीतिहरू र राजस्व वृद्धि अवसरहरू विकास गर्न र कार्यान्वयन गर्न काम गर्दछन् ।

थप रूपमा, *VCFA* ले प्रोभोस्ट र अन्य उपकुलपतिहरू, डीनहरू, र क्याम्पस नेतृत्वसँग विश्व-स्तरीय विश्वविद्यालय सञ्चालन गर्न आवश्यक श्रोतहरू, सेवाहरू र सुविधाहरू प्रदान गर्न र *UW* प्रणाली र *UW* गतिविधिहरू हेरविचार गर्ने राज्य निरीक्षण एजेन्सीहरूसँग काम गर्दछन् ।

Olds सहित खोज समितिका सदस्यहरूमा समावेश छन्:

- Adam Barnes, संयुक्त खेलकुदका निर्देशक र प्रमुख आर्थिक अधिकारी, *Wisconsin Athletics*
- Hope Broadus, संयुक्त डीन र मानव संसाधन अधिकारी, *School of Medicine and Public Health*
- Chris Bruhn, परिसरका संयुक्त डीन, *College of Letters and Science*
- Natalie Feggestad, अर्थ र प्रशासनका संयुक्त डीन, *School of Human Ecology*

- Tammy Herbst-Koel, विभाग प्रशासक, *Department of Economics, College of Letters and Science*
- Nick Hillman, प्राध्यापक, *Educational Leadership and Policy Analysis, School of Education*
- Kevin M. Jacobson, *Associated Students of Madison* विद्यार्थी प्रतिनिधि
- Sadat Khan, परिसर योजना र सञ्चालनका वरिष्ठ संयुक्त निर्देशक, *RecWell*
- Louis Macias, भर्ती, विविधता, र समावेशीकरणका कार्यकारी निर्देशक, *UW Police Department*
- Susie Maloney, आर्थिक जानकारी व्यवस्थापनका निर्देशक, *Division of Business Services*
- Ruben Mota, *Americans with Disabilities Act* का संयोजक, *Office of Compliance*
- Sarah Oleksy, आवास जीवनका निर्देशक, *University Housing*
- Aaron Olver, प्रबन्धका निर्देशक, *University Research Park*
- Eric Sandgren, प्राध्यापक, *Department of Pathobiological Sciences, School of Veterinary Medicine, University Committee* अध्यक्ष
- Todd Shechter, प्रमुख प्रविधि अधिकारी, *Division of Information Technology*
- Adam Whitehorse, संयुक्त डीन र प्रमुख आर्थिक अधिकारी, *College of Engineering*

समितिको पहिलो बैठक यही महिनाको अन्त्यमा हुनेछ । यस खोज र कार्यपद विवरण बारे थप जानकारी <https://provost.wisc.edu/academic-leadership-searches/> वेबसाईटमा राखिनेछ ।